

खण्ड ६३ अतिरिक्ताङ्क १२क नेपाल राजपत्र भाग ३ मिति २०७०।३।३०

आयातकर्ता/फर्मको आंशिक मालवस्तु प्रयोगशाला परीक्षण पश्चात पैठारी गर्न सकिने वा पैठारी नै गर्न नपाउने वा परीक्षण पश्चात गुणस्तरहीन ठहरिन गई नष्ट समेत गर्नु पर्ने अवस्था विद्यमान भएमा ट्रक कन्टेनरमा रहेको सामान मध्ये आंशिक सामानलाई छोडी अरु बाँकी सामानको नियम अनुसार लाग्ने सम्पूर्ण कर/महसुल वुझाई लैजान चाहेमा भन्सार अधिकृतले बाँकी सामानको जाँचपास गर्न स्वीकृति दिन सक्नेछ ।”

सूचना २

अन्तःशुल्क (तेह्रौं संशोधन) नियमावली, २०७०

अन्तःशुल्क नियमावली, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, अन्तःशुल्क ऐन, २०५८ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “अन्तःशुल्क (तेह्रौं संशोधन) नियमावली, २०७०” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. अन्तःशुल्क नियमावली, २०५९ को नियम ६ मा संशोधन : अन्तःशुल्क नियमावली, २०५९ (यसपछि “मूल नियमावली” भनिएको) को नियम ६ को उपनियम (२) पछि देहायको उपनियम (२क) थपिएको छ :-

“(२क) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूती, खैनी, गुट्खा, निकोटिनयुक्त वा निकोटिनरहित पानमसला तथा यस्तै अन्य सूतीजन्य पदार्थहरु निष्काशन गर्दा लाग्ने अन्तःशुल्क राजस्व दाखिला गरी माग फारम स्वीकृत गराई निष्काशन गर्न दिईने छ ।”

३. मूल नियमावलीको नियम २९ मा संशोधन : मूल नियमावलीको उपनियम (१) मा रहेको “चुरोट” भन्ने शब्द पछि “सूती, खैनी, गुट्खा, निकोटिनयुक्त वा निकोटिनरहित पानमसला तथा यस्तै अन्य सूतीजन्य पदार्थहरु” र “उत्पादन गर्ने” भन्ने शब्दहरु पछि “तथा पैठारी गर्ने” भन्ने शब्दहरु थपिएका छन् ।

खण्ड ६३ अतिरिक्ताङ्क १२क नेपाल राजपत्र भाग ३ मिति २०७०।३।३०

४. मूल नियमावलीको नियम ३० मा संशोधन : मूल नियमावलीको उपनियम (२क) मा रहेका “खैनी वा सूतीका” भन्ने शब्दहरूको सट्टा सूती, खैनी, गुट्खा, निकोटिनयुक्त वा निकोटिनरहित पानमसला तथा यस्तै अन्य सूतिजन्य पदार्थहरूको” भन्ने शब्दहरू राखिएका छन् ।

५. मूल नियमावलीको नियम ३० मा संशोधन : (१) मूल नियमावलीको नियम ३० को,-

(१) उपनियम (३) को सट्टा देहायको उपनियम (३) राखिएको छ :-

“(३) उपनियम (१), (२) र (२क) बमोजिम लगाईने अन्तःशुल्क टिकट विभागले तोकेको दस्तुर तिरी आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खरिद गर्नु पर्नेछ । त्यस्तो टिकट विभागले तोके बमोजिम अंकित गरी अन्तःशुल्क लाग्ने वस्तु विक्री गर्नु पर्नेछ ।”

(२) उपनियम (५) को सट्टा देहायको उपनियम (५) राखिएको छ :-

“(५) चुरोट, सूती, खैनी, गुट्खा, निकोटिनयुक्त वा निकोटिनरहित पानमसला उत्पादन वा पैठारी गर्ने प्रतिष्ठानलाई उपलब्ध गराइएका अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा, बिग्रिएमा वा कम भएमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले भौतिक परीक्षण गरी प्रमाणित गरेको आधार मा कार्यालयले त्यस्तो अन्तःशुल्क टिकट प्रतिस्थापन गर्न सक्नेछ । त्यसरी च्यातिएका र बिग्रिएका अन्तःशुल्क टिकटको मुचुल्काको आधारमा विभागले तोकेको प्रक्रिया अनुसार सम्बन्धित कार्यालयले नष्ट गर्नु पर्नेछ ।”

(६)

४२५

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

सूचना ३

मूल्य अभिवृद्धि कर (चौधौ संशोधन) नियमावली, २०७०

मूल्य अभिवृद्धि कर नियमावली, २०५३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “मूल्य अभिवृद्धि कर (चौधौ संशोधन) नियमावली, २०७०” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ६ मा संशोधन :
मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (यसपछि “मूल नियमावली” भनिएको) को नियम ६ को उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांशको सट्टा देहायको प्रतिबन्धात्मक वाक्यांश राखिएको छ :-

“तर नेपालभित्र कर छुटको कारोवार गर्ने व्यक्तिले आफ्नो उपयोगका लागि आफै पैठारी गर्ने देखि बाहेक अन्य कुनै पनि व्यक्तिले एक पटकमा दश हजार रुपैया भन्दा बढीको करयोग्य बस्तु पैठारी गर्दा आफ्नो कारोवार दर्ता गराउनु पर्नेछ ।”

३. मूल नियमावलीको नियम ७ मा संशोधन : मूल नियमावलीको नियम ७ को,-

(१) उपनियम (५) को खण्ड (ग) पछि देहायको खण्ड (घ) थपिएको छ :-

“(घ) कुनै व्यक्तिले वार्षिक दश लाख रुपैया भन्दा बढी रकमको कुनै बैंकबाट व्यावसायिक ऋण प्राप्त गरेमा ।”

खण्ड ६३ अतिरिक्ताङ्क १२क नेपाल राजपत्र भाग ३ मिति २०७०।३।३०

(२) उपनियम (५) पछि देहायको उपनियम (६) थपिएको छ :-

“(६) दर्ता हुनु पर्ने व्यक्तिले दर्ता नगरी कारोबार गरेको पाइएमा कर अधिकृतले आधार तथा कारण उल्लेख गरी तीस दिनभित्र दर्ता हुन सम्बन्धित व्यक्तिलाई आदेश दिनु पर्नेछ र त्यस्तो आदेश प्राप्त भएमा सम्बन्धित व्यक्तिले सो अवधिभित्र कारोबार दर्ता गराउनु पर्नेछ ।”

४. मूल नियमावलीको नियम २६ मा संशोधन : मूल नियमावलीको नियम २६ को उपनियम (३) मा रहेका “त्यस्ता करदाता” भन्ने शब्दहरु पछि “र ईटा उद्योगहरु” भन्ने शब्दहरु थपिएका छन् ।

आज्ञाले,
शान्तराज सुवेदी
नेपाल सरकारको सचिव

(८)

मुद्रण विभाग, सिंहदरवार, काठमाडौंमा मुद्रित । मूल्य रु. ५।-
गो.ह.दे.नं. १६।०६२।६३

४३९

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।